



ओमसतिया गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

हाटिफर्साटिकर-३, रुपन्देही



वार्षिक बजेट कार्यान्वयनको प्रगति समिक्षामा
आर्थिक प्रशासन शाखाद्वारा प्रस्तुत गरिएको
प्रतिवेदन

आ.व.२०७९/८०

मिति: २०८० भदौ २१ गते विहिवार

प्रस्तुतकर्ता:
कमल प्रसाद शर्मा
लेखा अधिकृत
आर्थिक प्रशासन शाखा



आर्थिक प्रशासन शाखाले कुन सिद्धान्तमा काम गर्दछ ?



- निष्ठा
- स्वतन्त्रता
- व्यसायिकता
- पारदर्शिता
- जवाफदेहिता
- सरोकारवालालाई सार्वजनिक कोषको दक्षतापूर्ण उपयोग सम्बन्धमा आश्वासन पार्ने गरि स्वतन्त्र एवं गुणैस्तरिय आर्थिक प्रशासनसँग सम्बन्धित सेवा प्रदान गर्ने
- नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यता



आर्थिक कारोवार गर्दा पालना गर्नुपर्ने मुख्य मुख्य ऐन, कानूनहरू

- नेपालको संविधान, २०७२
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
- अन्तशुल्क ऐन, २०५८
- आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६
- आयकर ऐन, २०५८
- लेखापरिक्षण ऐन, २०७५
- सार्वजनिक खरिद ऐन, २०६४
- सार्वजनिक खरिद नियमावली, २०६५
- ओमसुतिया गाउँपालिकाका विभिन्न ऐन, नियमावली तथा कार्यविधिहरू,
- संघीय सरकार प्रदेश सरकारले जारी गरेका विभिन्न परिपत्रहरू।



आ.व.०७९/८० को आय तर्फको बार्षिकी विवरण आन्तरिक आय तर्फ



स्रोत	बार्षिक लक्ष्य	प्राप्ति	प्रगती
आन्तरिक राजस्व	३,५०,००,०००.००	२,८७,४८,९८६.४६	८२.१३
जि.स.स.बाट प्राप्त	१४,००,०००.००	०.००	०.००
संघीय राजस्व बाँडफाँड	८,७३,४४,०००.००	६,४१,४४,८८६.९६	७३.४३
प्रदेश राजस्व बाँडफाँड	५७,९३,०००.००	३६,१८,२११.४१	६२.४५
मालपोत बाँडफाँड	१,५०,००,०००.००	१,४०,७५,५३९.८०	९३.८३
अ.ल्या. रकम	८,५३,७५,०००.००	८,५३,७५,०००.००	१००.००



आ.व.०७९/८० को आय तर्फको बार्षिकी विवरण संघीय अनुदान तर्फ



स्रोत	बार्षिक लक्ष्य	प्राप्ति	प्रगति
संघीय समानिकरण अनुदान	१३,६१,००,०००.००	१२,५८,९२,५००.००	९२.५०
संघीय सशर्त अनुदान	१७,५१,८७,०००.००	१७,२०,४७,०००.००	९८.२०
संघीय बिशेष अनुदान	१,५०,००,०००.००	१,५०,००,०००.००	१००.००
संघीय समपुरक अनुदान	०.००	०.००	०.००



आ.व.०७९/८० को आय तर्फको बार्षिकी विवरण प्रदेश अनुदान तर्फ

स्रोत	बार्षिक लक्ष्य	प्राप्ति	प्रगति
प्रदेश समानिकरण अनुदान	७५,०९,०००.००	७५,०९,०००.००	१००.००
प्रदेश सशर्त अनुदान	८०,००,०००.००	८०,००,०००.००	१००.००
प्रदेश बिशेष अनुदान	६०,००,०००.००	६०,००,०००.००	१००.००
प्रदेश समपुरक अनुदान	१,५०,००,०००.००	१,१८,३३,८२०.००	७८.८९



आ.व.०७९/८० को व्यय तर्फको बार्षिकी विवरण गाउँपालिका तथा विषयगत शाखा तर्फ

ब.उ.शि.नं.	बार्षिक बजेट	खर्च	प्रगति
ओमसतिया गा.पा.	२५,८६,३१,०००.००	२०,२०,२३,८७३.२०	७८.११
शिक्षा शाखा	१,६५,००,०००.००	१,०१,७९,४८२.००	६१.६९
स्वास्थ्य शाखा	८५,००,०००.००	६६,७८,८२६.००	७८.५७
कृषि विकास शाखा	७०,००,०००.००	६०,५२,५७१.००	८६.४६
पशु सेवा शाखा	६०,००,०००.००	४४,९९,१५९.००	७४.९८



आ.व.०७९/८० को व्यय तर्फको बार्षिकी विवरण

गाउँपालिका तथा विषयगत शाखा तर्फ

8



ब.उ.शि.नं.	बार्षिक बजेट	खर्च	प्रगती
महिला विकास शाखा	१५,००,०००.००	९,५२,४३०.००	६३.४९
न्यायिक शाखा	२०,००,०००.००	१३,२०,४९२.००	६६.०२
राजस्व/व्यवसाय/ सहकारी शाखा	१५,००,०००.००	५,२५,०००.००	३५
सामुदायिक विकास कोष	३,५०,०००.००	३,२२,४९५.००	९२.१४
गरिवसँग विश्वेश्वर कार्यक्रम	५,००,०००.००	४,९९,२८०.००	९९.८५



आ.व.०७९/८० को व्यय तर्फको बार्षिकी विवरण वडागत खर्च विवरण



ब.उ.शि.नं.	बार्षिक बजेट	खर्च	प्रगति
वडा नं. १	१,१८,१५,०००.००	१,१४,८३,४७०.००	९७.१९
वडा नं. २	१,१८,१५,०००.००	१,०६,५०,८४१.००	९०.१४
वडा नं. ३	१,१८,१५,०००.००	१,०५,६४,८५६.००	८९.४१
वडा नं. ४	१,१८,१५,०००.००	१,०८,०६,१४४.००	९१.४६
वडा नं. ५	१,१८,१५,०००.००	१,१४,६७,४९४.००	९७.०५
वडा नं. ६	१,१८,१५,०००.००	१,०८,०४,९४१.००	९१.४५



आ.व.०७९/८० को व्यय तर्फको बार्षिकी विवरण स्रोतगत खर्च विवरण



स्रोत	प्राप्ति	खर्च	बचत/फिर्ता
संघीय समानिकरण अनुदान	१२,५८,९२,५००.००	११,७६,०५,३००.४४	८२,८७,१९९.५६
संघीय सशर्त अनुदान	१७,२०,४७,०००.००	१३,४६,५१,०६०.५०	३,७३,९५,९३९.५०
संघीय बिशेष अनुदान	१,५०,००,०००.००	१,५०,००,०००.००	०.००
प्रदेश समानिकरण अनुदान	७५,०९,०००.००	६२,८८,६४१.००	१२,२०,३५९.००
प्रदेश सशर्त अनुदान	८०,००,०००.००	६८,४९,१९८.००	११,५०,८०२.००
प्रदेश बिशेष अनुदान	६०,००,०००.००	५१,८४,००८.००	८,१५,९९२.००
प्रदेश समपुरक अनुदान	१,१८,३३,८२०.००	९०,८५,५९४.००	२७,४८,२२६.००



आ.व.०७९/८० को व्यय तर्फको बार्षिकी विवरण स्रोतगत खर्च विवरण



स्रोत	प्राप्ति	खर्च	मौज्दात
राजस्व बाँडफाँड संघ	६,४१,४४,८८६.९६	६,३६,४८,४१५.४५	४,९६,१७१.५१
राजस्व बाँडफाँड प्रदेश	१,५६,९३,७५१.२१	१,५३,८२,८४२.००	३,१०,९०९.२१
आन्तरिक श्रोत	११,४१,२३,९८६.४६	९,६०,५५,१२५.३१	१,८०,६८,८६१.१५



आ.व.०७९/८० को व्यय तर्फको बार्षिकी विवरण एकमुष्ठ खर्च विवरण

विवरण	बार्षिक बजेट	खर्च	प्रगती
चालुखर्च	३३,९३,५२,०००.००	२६,६६,४९,१०२.२६	७८.५८
पूँजिगत खर्च	२५,३३,५६,०००.००	२०,३१,०१,०८२.४४	८०.१६
जम्मा	५९,२७,०८,०००.००	४६,९७,५०,१८४.७०	७९.२५



आ.व.०७९/८० को अन्तर सरकारी अख्तियारी तर्फको बार्षिकी विवरण



ब.उ.शि.नं.	बार्षिक बजेट	खर्च	प्रगती
सामाजिक सुरक्षा	११,५८,९३,०००.००	११,५३,१९,३२९.००	९९.५०
गरिवसँग विश्वेश्वर	४,६५,०००.००	४,२०,०००.००	९०.३२



आ.व.०७९/८० को विविध कोष खाताको बार्षिकी विवरण



कोषको नाम	आम्दानी	खर्च/सदरस्याहा	बाँकी
धरौटी खाता	१,८३,२८,२४५.८०	६६,८८,७७६.८०	१,१६,३९,४६९.००
प्रकोप व्यवस्थापन कोष	२४,५२,७७९.००	४,११,२६२.००	२०,४१,५१७.००
कर्मचारी कल्याण कोष	१२,२९,३५४.००	०.००	१२,२९,३५४.००
मर्मत सम्भार कोष	११,६१,२१९.००	०.००	११,६१,२१९.००



आ.व.०७९/८० सम्मको बेरुजुको विवरण



बेरुजु विवरण

आ.व. ०७७/७८ सम्मको बेरुजु	आ.व. ०७८/७९ सम्मको बेरुजु	आ.व. ०७८/७९ मा फर्छ्यौट बेरुजु	जम्मा बेरुजु
४,२९,१४,०००.००	२,१७,९६,२७२.००	७३,०६,७६२.००	५,७४,०३,५१०.००

नोट-

- * असुल गर्नुपर्ने बेरुजु रु- ४६,९०,०००.००
- * अनियमित बेरुजु रु- ९०,००,०००.००
- * प्रमाण कागजात पेश नभएको बेरुजु रु- ८१,०६,०००.००



आ.व.०७९/८० सम्मको बेरुजुको विवरण



१. असुल तर्फ-

* आय ठेक्का (पोखरी)- ३०,३५,५१९.००

* NORMS भन्दा बढीको स्थानिय दररेटका कारण विभिन्न २० वटा योजनामा बढी भुक्तानी- १४,४४,८५०.००

* विद्यालयले फिर्ता नगरेको रु-२,००,०००.००

२. अनियमित बेरुजु तर्फ-

* कर्मचारी करार (१६ जना)- ३६,८४,९३०.००

* उ.स. बाट निर्माण- ४२,९७,५३०.००

३. प्रमाण पेश गर्नुपर्ने-

विद्यालय भवन निर्माण- १८,००,०००.००

सिचाई पाइप वितरण- ४,९८,९७०.००

दिवा खाजा- २४,८८,९३०.००

पाठ्यपुस्तक अनुदान- २४,९६,९८३.००



के गरेमा आर्थिक प्रशासन शाखाबाट काम छिटो हुन्छ ?



- आर्थिक कार्यविधि ऐन तथा नियमावली र सार्वजनिक खरिद ऐन पालना गरी कार्य गरेमा,
- पेश गर्नुपर्ने सम्पूर्ण सक्कल काजगात पेश गरेमा,
- आर्थिक कारोबार वस्तुनिष्ठ, यथार्थपरक भएमा,
- कागजपत्र सिलसिलेवार रुपमा फाईलमा संलग्न गरी पेश गरेमा,
- सम्बन्धित शाखाको तोक, आदेश र राय सहित पेश गरेमा,
- कारोबारमा नियमितता, मितव्यिता, कार्यदक्षता, प्रभावकारीता र औचित्यता पुष्टि भएमा,



आर्थिक प्रशासन शाखाले प्रक्रिया किन खोज्छ ?

- किनकी आम्दानी र खर्चको उत्तरदायित्व हुन्छ,
- लेखा सम्बन्धि कागजपत्रको आन्तरीक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण गराउनु पर्ने जिम्मेवारी वहन हुन्छ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारोबारहरुको छानविन गर्न सक्छ,
- सुचनाको हक प्रयोग गरी माग गर्नेलाई विवरण दिनुपर्दछ,
- बार्षिक, आवधिक योजना निर्माणमा लेखाका विवरण आवश्यक पर्दछन,
- मन्त्रालय, म.ले.नि.का, को.ले.नि.का, प्रदेश, लगायत विभिन्न दातृ निकायलाई तोकिएको ढाँचामा प्रतिवेदन पेश गर्नुपर्दछ,



समस्याहरु



- एथेष्ट मात्रामा आन्तरीक आयु परिचालन हुन नसकी संघीय अनुदान तर्फको निर्भरता बढ्दै जानु,
- प्रशासनीक खर्च बढि हुनु, पुँजिगत खर्च न्यून हुनु,
- अनुत्पादक खर्च र वितरणमुखी खर्च बढि हुनु,
- स-साना टुक्के योजनामा रकम छर्ने प्रवृत्ति बढि हुनु,
- जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा योजना तथा आयोजना तर्जुमा र छनौट गर्ने काम कमै हुनु,
- ठुला आयोजना संचालन गर्दा वातावरणिय प्रभाव मुल्यांकन अनिवार्य कार्यान्वयन हुन नसक्नु,
- दिगोपना नभएका आयोजनाहरुमा बजेट विनियोजन,



धन्यवाद